

श्री ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

शारदा नगरपालिका २ सल्यान

पर्स प्रतिवेदन २०८२।०७।३० सम्मको

Indicators (सूचकहरू)			लक्ष्य	कायम रहेको अंक	आधार अंक	नतिजा यसको	नतिजा गतको
PROTECTION		Bad Loan (Above 1 Year)	१००%	२११३९४५.६९	२११३९४५.६९	१००.००	१००.००
		Doubtful Loan (181 to 365 Days)	५०%	१०४४९४.४०	२०८९८८.८०	५०.००	५०.००
		Sub Standard Loan (91 to 180 Days)	२५%	१९५८१३.०९	७८३२५२.३४	२५.००	२५.००
		Good Loan	१%	२०९६९१३.८६	२०९६९१३८५.४९	१.००	१.००
	P6	Solvency(Net Value of Asset/Total Shares and Deposits) कूल शेयर र बचतको अनुपातमा सम्पत्तिको खुद मूल्य(तिर्न सक्ने क्षमता)	Min 110%	३०७५६३४९.४८	२७२१५५४३२.४५	११२.८६	११२.९१
EFFECTIVE FINANCIAL STRUCTURE	E1	Net Loans/Total Assets कूल सम्पत्तिको अनुपातमा शुद्ध ऋण	७०-८०%	२१०३८३३१९.१५	३२४९२५३९१.८७	६४.७५	६४.९६
	E5	Savings Deposits / Total Assets कूल सम्पत्तिको अनुपातमा बचत	७०-८०%	२३९९२९०३२.४५	३२४९२५३९१.८७	७३.८४	७३.३०
	E6	External Credit / Total Assets कूल सम्पत्तिको अनुपातमा बाह्य ऋण	Max ५%	०.००	०.००	०.००	०.००
	E7	Member Share Capital / Total Assets कूल सम्पत्तिको अनुपातमा शेयर	Max २०%	३२२२६४००.००	३२४९२५३९१.८७	९.९२	९.८९
	E9	Net Institutional Capital/ Total Assets कूल सम्पत्तिको अनुपातमा शुद्ध संस्थागत पूँजी	Min १०%	३५०००९१७.०३	३२४९२५३९१.८७	१०.७७	१०.७४
	A1	Total Loan Delinquency / Gross Loan Portfolio कूल ऋणको अनुपातमा भाखा नाघेको ऋण	<५%	८१५१९१७.९३	२१२७९७५७२.३२	३.८३	४.१२
	A2	Non-Earning Assets / Total Assets कूल सम्पत्तिको अनुपातमा नकमाउने सम्पत्तिको प्रतिशत	<५%	४८१७७८१.६१	३२४९२५३९१.८७	१.४८	१.६८
ASSET QUALITY	A3	Net Zero Cost Funds / Non-Earning Assets शुद्ध लागत रहित कोषमा आय आर्जन नगर्ने सम्पत्तिको प्रतिशत	Min २००%	३५०००९१७.०३	४८१७७८१.६१	७२६.४९	६४०.६०
RATES OF RETURN & COSTS	R7	Share Dividend in Average Shares औषत शेयरमा शेयर लाभांश	बजारदर भन्दा बढी >= R5	१४५२१११.००	३१६९०१००.००	४.५८	१०.०६
	R9	Total Operating Expenses / Avg. Total Assets औषत कूल सम्पत्तिको अनुपातमा सञ्चालन खर्च	<=५%	२९१८८१९.९९	३२२७७४८२५.६९	०.९०	०.७३
	R12	Net Income / Avg. Total Assets औषत कूल सम्पत्तिको अनुपातमा खुद आम्दानी	Min १ %	२१५५९२२.०५	३२२७७४८२५.६९	०.६७	०.३४
LIQUIDITY	L1	Liquidity in Total Saving Ratio जम्मा बचतको अनुपातमा तरलता	Min 15%	७५२०९३७०.३१	२३९९२९०३२.४५	३१.३५	३१.५५
	L3	Non-Earning Liquid Assets / Total Asset जम्मा सम्पत्तिको अनुपातमा नकमाउने तरल सम्पत्ति	<1%	११५०१६.१२	३२४९२५३९१.८७	०.०४	०.०३
GROWTH	S1	Growth in total loan ऋण लगानीमा बृद्धिदर	मुद्रा स्थिती भन्दा बढी	२३६०७०३.६२	२१०४३६८६८.७०	१.१२	१.३४
	S5	Growth in Total Saving जम्मा बचत बृद्धिदर	मुद्रा स्थिती भन्दा बढी	४४४६६८२.१६	२३५४८२३५०.२९	१.८९	१.१३
	S9	Growth in Net Institutional	मुद्रा स्थिती भन्दा बढी	०.००	३५०००९१७.०३	६.७७	६.७७

SIGNS OF	S9	खुद संस्थागत वृद्धिदर	मुद्रा स्थिरता मान्यता	८.००	२२०००११०.०५	१.०१	१.०१
	S10	Growth in Membership	Minimum 15%	२३.००	२५०१.००	०.९२	१.२४
		वार्षिक सदस्यता वृद्धि दर					
	S11	Growth in Total Assets	>Inflation + 10%	४३०११३२.३७	३२०६२४२५९.५०	१.३४	१.३२
	जम्मा सम्पत्तिमा वार्षिक वृद्धि दर						